

नेपाल राजपत्र

भाग ३

श्री ५ को सरकारद्वारा प्रकाशित

काठमाडौं, चैत २८ गते २०३६ साल

नेपाल अधिराज्यका महालेखा परीक्षकको विभागको सूचना

लेखापरीक्षकसम्बन्धी ऐन, २०३१ (संशोधन सहित) को दफा २ को खण्ड (क १) ले दिएको अधिकार प्रयोग गरी निम्न बमोजिमको अनुभवलाई पनि लेखा-परीक्षणको अनुभव मानिने गरी तोकिएको छ ।

१. चार्टर्ड एकाउण्टेण्टस् इन्स्टिट्यूटको एफ. सी. ए. भएको ।

२. चार्टर्ड एकाउण्टेण्टस् इन्स्टिट्यूटको सिफारिश अनुसार आर्टिकलड, अडिट क्लर्क भै काम गरेको ।

रामप्रसाद जोशी
महालेखा परीक्षक

५८९

(३)

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

शिक्षण कार्यको लागि शिक्षण विभागले आफ्नै बजेटको सुरक्षा एवं
अन्य सुविधाहरू प्रदान गर्ने सम्बन्धमा श्री ५ को सरकारले निम्न विवेचित कदम चाली
आएको छ । यस उपरान्त विद्यालयको भौतिक विकासमा शिक्षकहरूको सुविधा र
विद्यालयसम्बन्धी अन्य कुराहरू समेत विचार गरिने भएकोले त हन भएकोले साविकका
विद्यालयले पाई आएको रकममा यस पटक थपिने अधिराज्यका सबै विद्यालयका
सञ्चालक समितिहरूलाई कृपया जानकारी गराइ दिने छु ।

७०
इच्छा कि ५ लाख कि (मन्त्री मन्त्रालय) १९०६ वर्ष प्रिन्सपल डिप्लोमा
-कर्म नीर होलामन्दुत किमनीति नमने विरा मन्त्र प्राकृतिक किराते नि (१८)
। उ किरानीति विरा नीली मन्त्र किमनीति

१. किशोर . प्र . वि . अथ किशोरवर्षीय प्रमाणशास्त्र संज्ञा . १
 २. किशोरवर्षीय प्रमाणशास्त्र संज्ञा . २
 ३. किशोरवर्षीय प्रमाणशास्त्र संज्ञा . ३
 ४. किशोरवर्षीय प्रमाणशास्त्र संज्ञा . ४
 ५. किशोरवर्षीय प्रमाणशास्त्र संज्ञा . ५
 ६. किशोरवर्षीय प्रमाणशास्त्र संज्ञा . ६
 ७. किशोरवर्षीय प्रमाणशास्त्र संज्ञा . ७
 ८. किशोरवर्षीय प्रमाणशास्त्र संज्ञा . ८
 ९. किशोरवर्षीय प्रमाणशास्त्र संज्ञा . ९
 १०. किशोरवर्षीय प्रमाणशास्त्र संज्ञा . १०

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागू हुनेछ।